

(६४)

नेपाल राजपत्र भाग ३

(क) टेप रेकर्डर, क्यासेट टेप, क्यासेट प्लेयर, घडी, क्यालकुलेटर, ग्रामोफोन, रेडियो, ट्रान्जिष्टर, टु अथवा थ्री इन वन ।

(ख) विद्युत्बाट चल्ने कोठा तताउने हिटर, टोस्टर, मिक्सर, कुकर, ग्राइन्डर, जुसर, हेयर ड्रायर र उपरोक्त प्रकारका अन्य सामानहरू ।

(१२) सिन्थेटिक र एक्रेलिक यार्न ।

(१३) ईन्ट (विद्युत् शक्तिको प्रयोग नगरी चिमनी भट्टाबाट उत्पादित) ।

(१४) चिरानी काठ (स-मीलमा चिरान भएको) ।

४. यस अनुसूचीमा नपरेको माल वस्तु वा पदार्थको अन्तःशुल्क आर्थिक ऐन, २०३६ को अनुसूची ५ बमोजिम लगाइने र असूल उपर गरिनेछ ।

आज्ञाले,
कर्णध्वज अधिकारी
श्री ५ को सरकारको सचिव

श्री ५ को सरकार
अर्थ मन्त्रालयको

सूचना

श्री ५ को सरकारले मनोरञ्जन कर ऐन, २०१७ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी आर्थिक वर्ष २०४०/४१ मा देहायबमोजिम मनोरञ्जन कर लगाउने र असूल उपर गर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ ।

रु.	११-	सम्मको प्रवेश शुल्कमा	६२ प्रतिशत
रु.	११०१	देखि रु. ११७५ सम्मको प्रवेश शुल्कमा	११० प्रतिशत
रु.	११७६	देखि रु. २१- सम्मको प्रवेश शुल्कमा	१५० प्रतिशत
रु.	२१०१	देखि रु. २१५० सम्मको प्रवेश शुल्कमा	२१० प्रतिशत
रु.	२१५१	देखि रु. ३१- सम्मको प्रवेश शुल्कमा	२१७ प्रतिशत
रु.	३१०१	देखि माथि -----	२२५ प्रतिशत

द्रष्टव्य:-

१. उपर्युक्त दरमा काठमाडौं उपत्यकाबाहिर २० प्रतिशत र सीमाना देखि १ कि.मि. भित्र ३० प्रतिशत छूट दिइनेछ । साविकको छूटको व्यवस्था खारेज गरिएको छ ।
२. नेपाली भाषामा निर्मित चलचित्र प्रदर्शनमा उपर्युक्त करको दरमा ५० प्रतिशत छूट दिइनेछ ।
३. यसभन्दा पहिलेको मनोरञ्जन करको दर खारेज गरिएको छ ।

आज्ञाले,
कर्णध्वज अधिकारी
श्री ५ को सरकारको सचिव

आधिकारिकता मन्त्रालय विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।